



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited

"नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्था, ७७ जिल्लामा शाखा भएको"

Naxal, Kathmandu, Nepal, Phone No.: ०१-४४१३७११, Email: info@nirdhan.com.np

UNAUDITED FINANCIAL RESULTS (Quarterly)

As at the end of Third Quarter (31/12/2077) of the fiscal year 2077/078 (2020/2021)

Rs. In '000'

S. N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital and Liabilities (1.1 to 1.7)	27,867,138	26,586,554	24,469,885
1.1	Paid up Capital	1,695,000	1,500,000	1,500,000
1.2	Reserve and Surplus	2,623,473	2,889,304	1,616,892
1.3	Debenture and Bond	-	-	-
1.4	Borrowings	6,739,174	6,470,773	6,889,373
1.5	Deposits (a + b)	15,383,288	14,708,563	12,826,592
	a. Member	13,876,818	13,243,590	11,488,149
	b. Public	1,506,470	1,464,973	1,338,443
1.6	Income Tax Liabilities	306,370	24,511	202,831
1.7	Other Liabilities	1,119,833	993,403	1,434,197
2	Total Assets (2.1 to 2.7)	27,867,138	26,586,554	24,469,885
2.1	Cash and Bank Balance	433,258	378,525	555,554
2.2	Money at Call and Short Notice	477,014	407,538	712,285
2.3	Investments	1,584,198	1,849,208	920,466
2.4	Loans and Advances	24,278,166	22,947,132	20,737,310
2.5	Fixed Assets	179,510	182,283	201,271
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	914,992	821,868	1,342,999
3	Profit and Loss Account	Upto This Quarter	Upto Previous Quarter	Upto Corresponding Previous Year Quarter
3.1	Interest Income	2,582,252	1,689,002	2,407,226
3.2	Interest Expenses	986,923	649,147	1,233,991
	A. Net Interest Income (3.1 - 3.2)	1,595,329	1,039,855	1,173,235
3.3	Fees, Commission and Discount	24,355	9,599	13,806
3.4	Other Operating Income	399,376	260,260	355,933
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
	B. Total Operating Income (A+3.3+3.4+3.5)	2,019,060	1,309,714	1,542,974
3.6	Staff Expenses	519,907	347,700	584,204
3.7	Other Operating Expenses	92,173	60,978	104,149
	C. Operating Profit Before Provision (B-3.6-3.7)	1,406,980	901,036	854,621
3.8	Provision for Possible Losses	750,060	1,259,864	105,100
	D. Operating Profit (C - 3.8)	656,920	(358,828)	749,521
3.9	Non Operating Income/ Expenses (Net)	11	11	1,706
3.10	Write Back of Provision for Possible Loss	477,551	449,600	-
	E. Profit from Regular Activities (D+3.9+3.10)	1,134,482	90,782	751,227
3.11	Extraordinary Income/ Expenses (Net)	221	-	-
	F. Profit before Bonus and Taxes (E+3.11)	1,134,703	90,782	751,227
3.12	Provision for Staff Bonus	113,470	9,078	75,123
3.13	Provision for Tax	306,370	24,511	202,831
	G. Net Profit/ Loss (F - 3.12 - 3.13)	714,863	57,193	473,273
4	Ratios	At the End of This Quarter	At the End of Previous Quarter	At the End of Corresponding Previous Year Quarter
4.1	Capital Fund to RWA	12.46%	11.10%	11.67%
4.2	Non Performing Loan (NPL) To Total Loan	5.89%	15.15%	1.76%
4.3	Total Loan Loss Provision to Total NPL	82%	49%	127%
4.4	Cost of Funds	6.21%	6.28%	8.56%
4.5	Credit to Deposit Ratio	158%	156%	162%

Note: 1. The above figures are subject to change upon otherwise instructions from Statutory Auditors & Supervising Authority.
2. Figures have been regrouped/rearranged wherever necessary.

ह्याजदर	
निक्षेपमा: वार्षिक ६ % देखि ९ % सम्म	कर्जामा: वार्षिक १० % देखी १५ % सम्म

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १८ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व. २०७७/०७८ को तेस्रो त्रैमासिक अवधिको विवरण

१. वित्तीय विवरण :

- क) यस त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।
ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आम्दानी	मूल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयर कूल सम्पत्तिको मूल्य	तरलता अनुपात
५६.२३	३३.२४	२५४.७८	१६४४.०८	९.९१%

२. व्यवस्थापकीय विश्लेषण:

- क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण : आ.व. २०७७/०७८ को तेस्रो त्रैमासिक अवधिमा यस संस्थाको मौज्दात, आम्दानी, तरलता, कर्जा लगानी र बचत परिचालनमा कोभिड-१९ को आंशिक माहामारीको आवस्थामा पनि व्यवस्थापनले आँकलन गरेअनुसारकै नतिजा प्राप्त भएको छ ।
ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : यस वित्तीय संस्थाले देशका ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले नयाँ कार्यक्रम बिस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानियतहलाई प्राथमिकतामा राखिएको छ । यस त्रैमासको अन्त सम्ममा यस संस्थाले कूल ३,७८,४५८ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।

यस संस्थाले आफ्ना ग्राहक सदस्यहरूको उद्यमशीलता विकास गर्न, व्यवसाय बिस्तार गर्न तथा क्षमता तिखार्न प्रखर विशेषज्ञहरूबाट व्यावसायिक साक्षरता तथा सिप विकास तालिम प्रदान गर्ने कार्य प्राथमिकतामा राखेको भएपनि यस अवधिमा कोभिड-१९ को माहामारीको निरन्तर अवरोधका कारण योजना अनुरूप हुन सकेको छैन । कर्मचारीको क्षमतामा अभिवृद्धि गरी कार्यकुशलतामा अभिवृद्धि गर्न, उत्पादकत्व बृद्धि गर्न, तथा कार्यक्रम लाई थप प्रभावकारिरूपमा संचालन गर्न कर्मचारीलाई आवश्यक तालिम तथा अन्तरक्रियामा संलग्न गराई कर्जा तथा कार्यक्रमको गुणास्तर कायमगर्न जोड दिईएको छ । सेवाग्राहीको समय सापेक्ष चाहाना र आवश्यकता अनुसार सेवालाई परिस्कृत गरि थप ग्राहकमैत्री हुन व्यवस्थापन प्रतिबद्ध छ ।

- ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, ब्यवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : कोभिड-१९ को संक्रमण दोस्रो लहर (Second Wave) को रुपमा फैलदै गएको हुनाले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी यस संस्थाले आफ्ना ग्राहकहरूलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ । यस अवधिमा कोभिड-१९ को माहामारीले व्यवसायमा पारेको असरले बचत मौज्दात संकलन तथा नाफामा सन्तोषजनक वृद्धि भएको छ । लघुवित्त संस्थाहरूमा देखिएको अस्वस्थ प्रतिष्पर्धाले कर्जाको दोहोरोपना हुन गई ग्राहकको क्षमता भन्दा बढी कर्जा लगानी हुने सम्भावना र यसको सदुपयोगितामा हुने समस्याको कारणले संस्थालाई असर पर्ने देखिन्छ । तथापी संस्थाको विगतको अनुभवको आधारमा जोखिम न्यून गर्न सकिने कुरामा व्यवस्थापन विश्वस्त छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

- क) यस अवधीमा संस्थाले कसैको विरुद्धमा कुनै मुद्दा दायर गरेको छैन र संस्थाको विरुद्धमा मुद्दा दायर भएको कुनै सुचना प्राप्त भएको छैन ।
ख) संस्थाका संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौज्दारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।
ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण :

- क) नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट जारी वर्तमान नीतिहरू, बन्दाबन्दीले पारेको असहज परिस्थिति, हालको राजनैतिक, आर्थिक अवस्थाका कारण धितोपत्र बजारलाई असर पारी दोश्रो बजारमा सामान्य उतारचढाव भएतापनि यस संस्थाको शेयर कारोवार सन्तोषजनक नै रहेको छ ।
ख) नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com अनुसार गत त्रैमासिक अवधीमा यस संस्थाको शेयरको कारोवार निम्नानुसारले भएको देखिन्छ ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोवार दिन	कारोवार संख्या
१,९१९	१,३१६	१,८६९	५९	१६,३०४

५. समस्या तथा चुनौती:

- क) विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को महामारी र संक्रमण नियन्त्रण गर्न गरिएका प्रयासहरूले समग्र अर्थतन्त्रनै प्रभावित पारेको र त्यसमा पनि विपन्न तथा न्युन आय भएका परिवारका सदस्य आबद्ध हाम्रो कार्यक्रममा दिर्घकाल सम्म बृहत तथा गहिरो प्रभाव पर्ने देखिन्छ ।
ख) दुर्गम क्षेत्रमा सेवा बिस्तार गरि थप विपन्न परिवारमा सेवा प्रवाह गर्न आबस्यक पुर्वाधारको चुनौती ।
ग) लघुवित्त संस्थाहरूको शाखा बिस्तारको क्रम जारी रहेकोले सदस्यको दोहोरोपनाबाट कर्जा सदुपयोगितामा हुने समस्या ।

६. संस्थागत सुशासन:

संस्थागत सुशासन कायम गर्न यो वित्तीय संस्था सदैव प्रतिबद्ध रहेको छ । यस संस्थाले नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायतका निर्देशनहरू पालना गर्नुको साथै प्रचलित ऐनहरू तथा कानुनहरूको परिपालना गरिएको छ । संस्थाको प्रबन्धपत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, वित्तीय सेवा निर्देशिका, आन्तरिक लेखापरीक्षण निर्देशिका, ब्यबस्थापन सुचना प्रणाली नीति, सम्पत्ति दायित्व ब्यबस्थापन नीति, लगानी नीति लगायतका नीति, नियम, निर्देशिकाहरू बनाई पालना गरिएको छ । त्यसै गरी लेखापरीक्षण समिति, जोखिम ब्यबस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ति सुदिकरण अनुगमन समिति गठन गरी कार्यान्वयनमा ल्याइएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण:

आजका भिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म संस्थाको तर्फबाट उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।